






# चर्पीको प्रकार

चर्पीको प्रकार	कस्तो हुन्छ	फाइदा	सिमिता
 <p><b>सुधारिएको खाल्डो चर्पी</b></p>	जमीनमुनी खनिएको खाल्डो माथि दिसा गर्ने प्वाल भएको ठाउँमा कंक्रीटको स्लाब राखिएको हुन्छ । गन्ध कम गर्न खाल्डोमा भेन्टिलेशनको व्यवस्था गरिएको हुन्छ ।	<ol style="list-style-type: none"> <li>बनाउन र मर्मत गर्न सजिलो एवं सस्तो ।</li> <li>स्थानीय रूपमा उपलब्ध निर्माण सामग्रीको अत्याधिक प्रयोग गर्न सकिने ।</li> <li>भिँगा, किरा आदिको कम समस्या ।</li> </ol>	<ol style="list-style-type: none"> <li>पानी वा वर्षाको कारण खाल्डो भत्किन सक्ने ।</li> <li>जमिन मुनीको पानी प्रदुपणको समस्या ।</li> <li>भूमिगत पानीको सतह उच्च भएको ठाउँमा बनाउन नसकिने ।</li> </ol>
 <p><b>सुलभ चर्पी</b></p>	यसमा दिसा संकलनको लागि कंक्रीट, रिंग, ढुङ्गा वा ईटाबाट खाल्डो बनाइन्छ र पानी जम्ने खालको प्वाल प्रयोग गरिन्छ । यसमा भेन्टिलेशनको व्यवस्था पनि गरिएको हुन्छ ।	<ol style="list-style-type: none"> <li>घरभित्र पनि बनाउन सकिने ।</li> <li>टिकाउ ।</li> <li>भिँगा, किरा आदिको समस्या नहुने ।</li> </ol>	<ol style="list-style-type: none"> <li>पानी थैरै चाहिने ।</li> <li>भूमिगत पानीको सतह उच्च भएको ठाउँमा बनाउन नसकिने ।</li> </ol>
 <p><b>सेप्टिक ट्यांकी सहितको चर्पी</b></p>	यसमा पानी नचुहिने खालको सेप्टिक ट्यांकी बनाइएको हुन्छ । जसलाई समय समयमा खाली गर्नु पर्दछ । यसमा पनि पानी जम्ने खालको प्यान प्रयोग गरिन्छ भने भेन्टिलेशनको व्यवस्था पनि गरिएको हुन्छ ।	<ol style="list-style-type: none"> <li>घरभित्र पनि बनाउन सकिने ।</li> <li>टिकाउ तथा भिँगा, किरा, गन्ध आदिको समस्या नहुने ।</li> <li>भूमिगत पानीको सतह उच्च भएको ठाउँमा पनि बनाउन सकिने ।</li> </ol>	<ol style="list-style-type: none"> <li>ठाउँ बढी चाहिने ।</li> <li>पानी थैरै चाहिने ।</li> <li>निर्माण तथा संचालन खर्च महँगो ।</li> </ol>
 <p><b>बायोग्यास सहितको</b></p>	यसमा सेप्टिक ट्यांकीको सट्टा गोबर ग्याँस च्याम्बर बनाइएको हुन्छ । यसमा पनि पानी जम्ने खालको प्यान प्रयोग गरिन्छ ।	<ol style="list-style-type: none"> <li>खेर जाने फोहरबाट ग्याँस उत्पादन हुने । गन्ध, वातावरण प्रदुपणको सम्भावना नरहने ।</li> <li>गन्ध, वातावरण प्रदुपणको सम्भावना नरहने ।</li> </ol>	<ol style="list-style-type: none"> <li>ठाउँ बढी चाहिने एवं महँगो ।</li> <li>चर्पी सफा गर्दा साबुनपानी, हाँपिक थैरै प्रयोग गरेमा बायोग्याँसलाई हानी पुग्ने ।</li> </ol>
 <p><b>मल चर्पी</b></p>	यो चलनचल्तीको चर्पी भन्दा फरक प्रकारको चर्पी हो । यसमा दिसा र पिसाबको लागि छुट्टाछुट्टै प्वाल भएको नयाँ प्रकारको प्यानको प्रयोग गरिन्छ । मलचर्पी मुख्यगरी दुई प्रकारको हुन्छ - सुख्खा मलचर्पी र चिप्ने मलचर्पी ।	<ol style="list-style-type: none"> <li>भूमिगत पानीको सतह उच्च भएको ठाउँमा पनि बनाउन सकिने ।</li> <li>खेर जाने दिसा पिसाबलाई मलको रूपमा प्रयोग गर्न सकिने ।</li> <li>मल खरिदमा लाग्ने खर्चमा कटौती ।</li> <li>वातावरण प्रदुपण तथा फोहरपानी उत्पादनमा कमि ।</li> </ol>	<ol style="list-style-type: none"> <li>मानव मलमूत्र प्रयोग गर्न घिन मान्ने ।</li> <li>चलनचल्तीको चर्पीभन्दा प्रयोगमा अलिकति कम्फर्टिलो ।</li> <li>नीलो मान्छे वा आगन्तुकले प्रयोग गर्न नजान्ने ।</li> <li>जग्गा जमिन वा खेतीपानी नभएमा मलमूत्र प्रयोगको समस्या हुने ।</li> </ol>

## चर्पी निर्माण वा प्रयोग मात्रै सरसफाइ होइन ।




फोहरपानी व्यवस्थापन



फोहरमैला व्यवस्थापन



व्यक्तिगत सरसफाइ



भान्साको थुँवा व्यवस्थापन

## “सु-स्वास्थ्य” परियोजना

(Su-SWASTHA-Safe Water, Sanitation and Hygiene for all in Surkhet)



**USAID**  
FROM THE AMERICAN PEOPLE



**eawag**  
aquatic research 000

